



नगराईन नगरपालिका

स्थानीय राजपत्र

नगराईन नगर कार्यपालिकाद्वारा प्रकाशित

खण्ड : २

संख्या : १

मिति : २०७५/०२/१०

भाग-२

नगराईन नगरपालिका

नेपालको संविधानको धारा २१८ को उपधारा (२) बमोजिम नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधिहरू सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्वत् २०७५ सालको कार्यविधि नं. १

शिक्षा सम्बन्धी कार्यविधि, २०७५

प्रस्तावना

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफ्ता ११ को उपदफ्ता २ को खण्ड (ज) मा आधारभूत तथा माध्यमिक शिक्षा, सम्बन्धी उल्लेखित विषयहरू मध्ये तत्काल नै आवश्यक कार्यहरू गर्नु पर्ने हुँदा सोको व्यवस्थापन

खण्ड : २

संख्या : १

मिति : २०७५/०२/१०

गर्ने प्रयोजनार्थ शिक्षा ऐन तथा नियमावली नगर समावाट स्वीकृत भएको मिति देखि स्वतः स्वारेज हुने गरी यो शिक्षा सम्बन्धी कार्यविधि २०७५ निर्माण गरी यस नगरपालिका भित्र लागु हुने गरी नगर कार्यपालिका को मिति २०७५/०२/१० गतेको बैठकबाट स्वीकृत गरिएको छ ।

परिच्छेद - १

नगर शिक्षा समिति गठन तथा व्यवस्थापन

१. नगर शिक्षा समिति गठन

यस नगरपालिका भित्र सञ्चालन हुने विद्यालयहरूको रेखदेख र व्यवस्थापन गर्न तथा विभिन्न विद्यालयबीच समन्वय गर्ने कामसमेतको लागि यस नगर पालिका मा देहायका सदस्यहरू रहेको नगर शिक्षा समिति रहनेछ ।

- (क) नगरपालिकाका प्रमुख अध्यक्ष
- (ख) बडा अध्यक्षहरू मध्येबाट नगर कार्यपालिकाले मनोनित गरेको एक जना सदस्य
- (ग) विद्यालयका प्रधाध्यापकहरू मध्येबाट नगर कार्यपालिकाले मनोनित गरेको दुई जना सदस्य
- (घ) स्थानीय समाजशेवी वा शिक्षाप्रेमीमध्येबाट नगर शिक्षा समितिले मनोनित गरेका एक जना महिला सहित दुई जना सदस्य
- (ङ) नगरपालिका क्षेत्र भित्र संचालित संस्थागत विद्यालयहरू मध्येबाट नगर शिक्षा समितिले मनोनित गरेका एकजना सदस्य

खण्ड : २

संख्या : १

मिति : २०७५/०२/१०

(च) नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका विष्य. स. अध्यक्ष वा सदस्यहरू मध्ये नगरपालिकाले मनोनित गरेका एकजना महिला सहित दुईजना सदस्य

(छ) शिक्षा शाखाका प्रतिनिधि एकजना सदस्य

(ज) प्रमुख प्रशासनिकीय अधिकृत सदस्य सचिव

२. नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकार

शिक्षा समितिको काम, कर्तव्य र अधिकार :

शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) शिक्षा शाखावाट पेश भएको शैक्षिक योजना माथि छलफल गरी स्वीकृतिको लागी कार्यपालिकामा पेश गर्ने

(ख) नगरपालिकामा स्वस्य शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर बढाउने गर्न शिक्षा शाखा मार्फत पेश भएको कार्ययोजना माथि छलफल गरी आवस्यक देखिएमा परिमार्जन सहित स्वीकृत गर्ने,

(ग) नेपाल सरकारको स्वीकृत नीति र निर्देशन अनुरूप विशेष आवश्यकता शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने,

- (म) विद्यालयलाई आर्थिक सहायता उपलब्ध गराउने तथा त्यस्तो सहायताको लागि सम्बन्धित शिक्षायमा सिफारिस गर्ने,
- (ड) शिक्षक, कर्मचारी तथा विद्यार्थी कल्पाणको लागि स्वीकृत शिक्षा योजना बमोजिम आवश्यक कार्यक्रम बनाउने,
- (च) विद्यालयको सम्पत्तिको सुरक्षा गर्न तथा विद्यालयको समुद्दिको लागि आवश्यक व्यवस्था गर्ने,
- (छ) विद्यालयको विकासको लागि सञ्चालित शैक्षिक कार्यक्रमलाई सहयोग गर्ने,
- (ज) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखापरीक्षकले दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने, गराउने,
- (झ) विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर गराउन योजना बनाई कार्य गर्ने,
- (ट) विद्यालय बन्द गर्न सिफारिस गर्ने,
- (ठ) शैक्षिक क्यालेज्डर बनाई विद्यालय सञ्चालन गर्न शिक्षा शाखा मार्फत व्यवस्थापन समितिलाई निर्देशन दिने,
- (ड) नगर स्तरीय खेलकुद, स्काउट तथा साँस्कृतिक कार्यक्रमको सञ्चालन तथा विकासको लागि आर्थिक स्रोत जुटाउने र प्राप्त रकम खर्च गर्न शिक्षा शाखालाई निर्देशन दिने,

- (ड) आवासीय विद्यालयका विद्यार्थीका लागि खाना तथा पौष्टिक आहारको गुणस्तर तोक्ने ।
- (न) नगरकार्यपालिका तथा नगर सभावाट स्वीकृत शिक्षा योजना र मापदण्ड भित्र रही आवश्यक निर्देशन दिने ।
- (प) विद्यालयले कायम गर्नु पर्ने न्युनतम सर सफाई तथा शौचालयको मापदण्ड तोक्ने ।
- (फ) नगर क्षेत्र भित्र विशेष आवश्यकता भएका वालवालिकाको तथ्यांक संकलन यसी उनीहरूका लागि उचित विद्यालय व्यवस्थापन गर्न आधार तयार पार्ने र तोही अनुसारको पठनपाठन व्यवस्था मिलाउने
- (ब) विद्यालय सुधार तथा विकासका लागि नीरित निर्देशन गर्ने ।
- (म) कुनै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको जवस्थामा बढामा एक वर्षको लागि अस्थायी विद्यालय व्यवस्थापन समिति गठनको व्यस्था गर्ने गराउने ।

परिच्छेद -२

विद्यालय खोल्ने बनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था

१. विद्यालय खोल्ने बनुमतिको लागि निवेदन दिनु पर्ने : (१) कसैले विद्यालय खोल चाहेमा वहा समितिको सिफारिस लिई शैक्षिकसत्र सुन हुनुमन्दा कम्तीमा दुई महिना अगाउँ अनुसूची १ बमोजिमको ढाँचामा नगर कार्यपालिकाको कार्यालयमा निवेदन दिनु पर्नेछ । यो शैक्षिक सत्रको लागि दर्ता भएका सबै निवेदनहरू मान्य हुनेछ ।

२. विद्यालय खोल्नको लागि पूरा गर्नु पर्ने पूर्वाधार : विद्यालय खोल्नको लागि अनुसूची २ बमोजिमको पूर्वाधार पूरा गरेको हुनु पर्नेछ ।

३. विद्यालय खोल्न अनुमति दिने : विद्यालय खोल्ने अनुमतिको लागि निवेदन परेमा शिक्षा शाखा प्रमुखले निवेदनसाथ प्राप्त कागजातहरू र स्थलगत जाँचबुझ गर्नेछ । त्यसरी जाँचबुझ गर्दा प्रस्तावित विद्यालयको लागि पूर्वाधार पूरा भएको देखिएमा आधारभूत विद्यालय र माध्यमिक विद्यालय सम्बन्धमा आफ्नो राय सहितको प्रतिवेदन शाखा प्रमुखले नगर शिक्षा समितिको वैठकमा पेश गर्नुपर्नेछ । यस्तो प्रतिवेदनमा अनुमति माग गरिएको विद्यालय सामुदायिक वा संस्थागत कुन स्वरूपमा संचालन गर्ने अनुमति माग गरिएको हो सो का सम्बन्धमा एकिन उल्लेख हुनु पर्ने छ ।

४. शिक्षा समितिको वैठकबाट अनुमति दिने सिफारिसको निर्णय भएमा कार्यापालिका समक्ष पठाउनु पर्नेछ । यसरी प्राप्त सिफारिशको आधारमा कार्यपालिकाले स्विकृति सम्बन्धमा आफ्नो सिफारिस सहित नगरसभामा पेश गर्नुपर्नेछ ।

५. नगरसभाले कार्यपालिकाको सिफारिस उपयुक्त लागेमा विद्यालय खोल्न अनुमति दिन सक्नेछ नगरसभा को निर्णय बमोजिम शिक्षा शाखा प्रमुखले अनुसूची ३ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।

६. यसरी अनुमति दिँदा प्राथमिक विद्यालयको हकमा शैक्षिकसत्र सुरु हुनुभन्दा ३० दिन अगावै दिनुपर्नेछ र माध्यमिक विद्यालयको हकमा शैक्षिकसत्र सुरु हुनुभन्दा दुई महिना अगावै अनुमति दिनुपर्नेछ । यो शैक्षिक सत्रमा कक्षा गरी सकेका विद्यालयहरूको हकमा उक्त समयावधि लागु हुने छैन । नगर शिक्षा समितिको निर्णयानुसार हुनेछ ।

७. शिक्षा समितिले विद्यालय खोल्ने अनुमतिको सिफारिश गर्ने निर्णय गर्दा विद्यालय नक्साडकन, स्कुल जोनिङ्ग र नगर शिक्षा समितिले निर्धारण गरेको नगरपालिका र वडाको लागि विद्यालयको अधिकतम संख्याको अधीनमा रही दिनु पर्नेछ ।

८. विद्यालयले पालना गर्नु पर्ने शर्त तथा बन्देज : विद्यालयले पालन गर्नु पर्ने शर्त तथा बन्देजहरू देहाय बमोजिम हुनेछन् :

- (क) नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नु पर्ने,
- (ख) शिक्षा समितिको स्वीकृति नलिई घप पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न नहुने,
- (ग) राष्ट्रियता प्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक अद्यापन गर्न, गराउन नहुने,
- (घ) विद्यालयमा वालमैत्री, अपाइतामैत्री तथा लैट्रिकमैत्री वातावरण सृजना गर्ने,
- (ङ) अभिभावकको वार्षिक भेला गराई विद्यालयको आय व्यव, शैक्षिक उपलब्धि र आगामी शैक्षिक सत्रको कार्यक्रमको जानकारी गराउनु,
- (च) यस कार्यविधि बमोजिम आय व्यवको लेखा राख्नु पर्ने,
- (छ) विद्यालयले गरेको लगानीको अभिलेख राख्नु पर्ने,
- (ज) विद्यालयमा नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक, सामाजिक तथा धर्मिक सहिष्णुतामा खलल पार्ने कुनै पनि क्रियाकलाप हुन नदिने,

- (क्र) सामुदायिक विद्यालयमा नगर कार्यपालिकाले तोकेको संख्याको अधिनमा रही शिक्षक सेवा आयोगको सिफारिस अनुसार शिक्षक नियुक्ति गर्नु पर्नेछ,
- (ज) विद्यालयमा नियमित रूपमा परियोजना कार्य, सामाजिक सेवा, अतिरिक्त क्रियाकलाप, तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्ने,
- (ट) विद्यालय तथा छात्रावासमा स्वस्थकर, सत्य, निष्ठा र नैतिक चरित्र निर्माण, उच्चमशिलता प्रवर्द्धन, समाजिक सद्भाव प्रवर्द्धन तथा सामाजिक विकृति (वालवाह, नीरक्षरता, छाउपडी, दहेज, बोक्सावोक्सी, छुवाछुत, जातिगत उच्चनीचता, छोरी माथिको विभेद आदि) उन्मुलन को वातावरण कायम गर्न स्थानीय पाठ्यक्रम तयार गरी स्वीकृतिको लागि प्रस्तुत गर्ने र कार्यान्वयनको आवश्यक व्यवस्था मिलाउने,
- (ठ) आवासीय विद्यालयमा शिक्षा समितिले निर्धारण गरे बमोजिम विद्यार्थीको लागि खाना तथा पौष्टिक आहारको गुणस्तर कायम गर्नु पर्ने,
- (इ) नगरसभाले पारित गरेको कानून तथा शैक्षिक नीतिको अधिनमा रही काम गर्नुपर्ने छ
- (इ) यस कार्यविधि बमोजिम पूरा गर्नु पर्ने पूर्वाधारहरू कायम राख्नु पर्ने र विद्यार्थी संख्याका आधारमा पूर्वाधारको विस्तार तथा स्तर वृद्धि गर्नुपर्ने,
- (ण) मन्त्रालय वा शिक्षा शाखाले निर्धारण गरेको हाँचामा विद्यालयले शैक्षिक तथाङ्ग तयार गरी शैक्षिक सब सकिएको १५ दिन भित्र शिक्षा शाखामा पठाउनु पर्ने,

- (त) विद्यालयले विद्यार्थीको लागि प्रयोग गर्ने सवारी साधन प्रचलित कानून बमोजिमको मापदण्ड अनुरूप परीक्षण गरिएको हुनु पर्ने,
- (थ) तोकिएको मापदण्ड अनुरूप विद्यालयको भवन तथा कक्षाकोठा सफा तथा सुरक्षित राख्नु पर्ने,
- (द) प्रत्येक वर्ष विद्यालयको भौतिक तथा सामाजिक परीक्षण गराई त्यसको प्रतिवेदन शिक्षा शाखामा पठाउनु पर्नेछ।

९. कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुटी अन्तर्गत सञ्चालन गर्ने सम्बन्धी व्यवस्था: (१) कम्पनी अन्तर्गत सञ्चालन भएको कुनै विद्यालय शैक्षिक गुटी अन्तर्गत सञ्चालन गर्न चाहनेले सोको अनुमतिको लागि अनुसूची-४ बमोजिमको हाँचामा कार्यपालिका समक्ष निवेदन दिनु पर्नेछ। निवेदन प्राप्त भएमा स्थानीय शिक्षा अधिकृत वा निरीक्षक द्वारा त्यस्तो विद्यालयको जाँचबुझ गराई त्यसको प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ।

प्रतिवेदन प्राप्त भएपछि उक्त प्रतिवेदन र निवेदनसाथ प्राप्त कागजात जाँचबुझ गर्दा त्यस्तो विद्यालयलाई शैक्षिक गुटी अन्तर्गत सञ्चालन गर्ने मनासिब देखेमा शिक्षा भर्मातिको सिफारिस साथ कार्यपालिकामा पेश गर्नु पर्नेछ।

प्राप्त सिफारिस जाँचबुझ गर्दा उपर्युक्त देखिएमा कार्यपालिकाले त्यस्तो विद्यालयलाई शैक्षिक गुटी अन्तर्गत सञ्चालन गर्न अनुसूची-५ बमोजिमको हाँचामा अनुमति दिनेछ।

१०. विदेशी शिक्षण संस्थासँग सम्बन्धन गरी विद्यालय खोले अनुमति वा स्वीकृति नेपाल सरकारको पूर्व स्वीकृति नलिई दिन सकिने छैन ।

११. यस अधि दर्ता भएका विद्यालय सम्बन्धि व्यवस्था :
(१) माथि जेसुकै उल्लेख भए पनि यस अधि नियमानुसार दर्ता र संचालनमा रहेका विद्यालयहरु यसै कार्यविधि अनुसार संचालन भएका मानिनेछन् ।

तर यस अधि संचालनमा भएका विद्यालयले शिक्षा शाखाले तोकेको हाँचामा विवरण र कागजपत्र पेश गर्न पर्नेछ ।

१२. मात्र गरिएको विवरण प्राप्त भए पछि शिक्षा शाखाले यस कार्यविधि बमोजिम संचालन गर्न सकिने नसकिने र सकिने भए गर्न पर्ने सुधारको खाका सहित प्रतिवेदन पेश गर्नेछ ।

१३. प्राप्त प्रतिवेदन समेतको आधारमा शिक्षा शाखाले नगर शिक्षा समिति समेत संचालन अनुमती दिन नसकिने भए सोही बमोजिम र शर्त सहित संचालन गर्न पर्ने भए शर्तको विवरण सहित पेश गर्नेछ ।

१४. नगर शिक्षा समितिको निर्णय बमोजिम शिक्षा अधिकृत ने अनुसूची द बमोजिमको हाँचामा विद्यालयलाई प्रमाणपत्र दिनपर्नेछ ।

१५. घरौटी राजू पर्ने संस्थागत विद्यालय खोले अनुमति लिंदा विद्यालय सञ्चालनको सुरक्षण बापत देहाय बमोजिमको रकम घरौटीको रूपमा राजू पर्नेछ :

(क) माध्यमिक विद्यालयको लागि पाँच लाख रूपैयाँ,

(ख) आधारभूत विद्यालयको लागि दुई लाख पचास हजार रूपैयाँ,

(ग) प्राथमिक विद्यालयको लागि एक लाख पचास हजार रूपैयाँ ।

तर,

(१) विशेष आवश्यकता भएका विद्यार्थिका लागि वा रिमान्टकृत वा अलि विकट भौगोलिक क्षेत्रमा विद्यालय खोल्दा कार्यपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिम घरौटी छुट दिन सकिनेछ ।

१६. घरौटी रकम जम्मा गरिने : (१) विद्यालयले घरौटी बापतको रकम कार्यपालिकाको घरौटी खातामा जम्मा गर्नपर्नेछ ।

१७. सार्वजनिक शैक्षिक गृही तथा नेपाल सरकारले अनुदान दिने निजामती, सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र शहीद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयको नियमनको लागि संघीय शिक्षा मन्त्रालयले जारी गरेको कार्यविधि अनुसार हुने ।

१८. विद्यालय गाभ सकिने : (१) देहायको कुनै अवस्थामा दुई वा दुईभन्दा बढी विद्यालयलाई एक आपसमा गाभी एउटा विद्यालय कायम गर्न सकिनेछ :

(क) अनुसूची-२ बमोजिमको पूर्वाधार कायम नरहेको,

(ख) अधिकांश कक्षामा दश प्रतिशत भन्दा कम विद्यार्थी संख्या भएको,

- (ग) दुई वा सोभन्दा बढी विद्यालयको परिसर एक आपसमा जोडिएको,
- (घ) दुई वा सोभन्दा बढी विद्यालय बीचको पैदल दूरी तीस मिनेटभन्दा कम रहेको,
- (ङ) दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्ने संयुक्त निवेदन दिएको । विद्यालयहरु गाभ्ने निर्णय गर्दा कार्यपालिकाले त्यस्ता विद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी यकिन गरी बढी हुन आएको शिक्षक तथा कर्मचारीको व्यवस्थापनको विषयमा समेत निर्णय गर्नु पर्नेछ ।
- (३) यस कार्यविधिमा उल्लेखीत विद्यालय गाभ्ने सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने कार्यपालिकाले शिक्षा समितिको सिफारिसमा लागू गर्न सक्नेछ । यसरी गाभिएर खाली भएको वा बन्द भएको विद्यालयमा सामुदायिक प्रयोजनका लागि पुस्तकालय, म्युजियम, संवाद स्थल, वा सीप विकास केन्द्र, सामुदायिक केन्द्र जस्ता संस्था बनाउन सकिने छ ।

१९. गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्तीको व्यवस्थापन : विद्यालय गाभिएमा गाभिने विद्यालयमा रहेको चल अचल सम्पत्ति, फर्निचर, पाठ्यपुस्तक, पाठ्यसामग्री लगायतका अन्य शैक्षिक सामग्री गाभिएको विद्यालयको नाममा नामसारी गरी वा जिन्सी दाखिला गरी आम्दानी बाँधी अभिलेख राख्नु पर्नेछ ।

२०. विद्यालयको तह वा कक्षा घटाउन सकिने : कुनै विद्यालयको सम्बन्धमा विद्यमान रहेको कक्षा वा तहमा विद्यालय गाभ्ने आधार औचित्यपूर्ण नदेखिएमा शिक्षा शाखाको सिफारिसमा कार्यपालिकाले त्यस्तो विद्यालयको माधिल्लो तह वा कक्षा घटाउन सक्नेछ ।
२१. विद्यालयको कक्षा थप गर्न सकिने : (१) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिकसत्र सुरु हुनुभन्दा कम्तीमा दुई महिना अगावै गाउँकार्यपालिका वा नगरकार्यपालिका समक्ष निवेदन दिनु पर्नेछ । यो शैक्षिक सत्रको लागि कार्यपालिकाको निर्णयानुसार हुनेछ ।
- (२) (१) वर्मोजिम निवेदन परेमा गाउँपालिका वा नगर पालिकाले थप हुने कक्षाको लागि पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्ने शिक्षा शाखामा पठाइदिनेछ । शिक्षा शाखाले स्थलगत जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा निर्णयको निमित्त शिक्षा समितिमा पेश गरी समितिको सिफारिश अनुसार गाउ वा नगर कार्यपालिकाले शैक्षिकसत्र सुरु हुनु अगावै कक्षा थप गर्न अनुमति दिन सक्नेछ ।

परिच्छेद - ३

विद्यालय व्यवस्थापन समिति

विद्यालय व्यवस्थापन समिति रहने :

- (१) यस कार्यविधि अन्तरगत व्यवस्था भएको समितिहरुको अधिकार क्षेत्र वाहेक विद्यालय संचालन गर्ने साधिकमै गठन भई क्रियाशील रहेका सामुदायिक विद्यालयहरुको हकमा

रोही व्यवस्थापन समिति कियाशील रहने र विचालय व्यवस्थापन समिति गठन नभएका सामुदायिक विचालयहरूमा नगरपालिकाबाट शिक्षा नियमावली पारित नभएसम्म देहाय बमोजिमको विचालय व्यवस्थापन समिति गठन गर्न सकिनेछ ।

(क) विचालय रहेका बडाको बडा अध्यक्ष

-बृहस्पति

(ख) विचालय रहेका बडाका बडा सदस्य चार जना

-सदस्य

(ग) स्थानीय बुद्धीजिवी तथा शिक्षाप्रेमी मध्येबाट समितिले मनोनित गरेका एक जना -सदस्य

(घ) संस्थापक तथा चन्दादाता मध्येबाट समितिले मनोनित गरेका एक जना -सदस्य

(ङ) विचालयका शिक्षक एक जना -सदस्य

(च) प्रधानाध्यापक -सदस्य सचिव

(२) व्यवस्थापन समितिको बैठक सम्बन्धी व्यवस्था :

(१) व्यवस्थापन समितिको बैठक एक महिनामा कम्तीमा एक पटक बस्नेछ ।

(२) व्यवस्थापन समितिको बैठक समितिको अध्यक्षको निर्देशनमा सदस्य-सचिवले बोलाउनेछ ।

(३) दफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापन समितिका एक तिहाई सदस्यले लिखित अनुरोध गरेमा व्यवस्थापन समितिको सदस्य(सचिवले जहिलेसुकै पनि व्यवस्थापन समितिको बैठक बोलाउनु पर्नेछ ।

(४) व्यवस्थापन समितिको बैठकमा छलफल हुने विषय सूची सदस्य-सचिवले साधारणतया बहतर घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।

(५) व्यवस्थापन समितिले तत्काल कायम रहेका पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपरिख्यत भएमा व्यवस्थापन समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(६) व्यवस्थापन समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपरिख्यतिमा जैल सदस्यले गर्नेछ ।

(७) व्यवस्थापन समितिको बैठकमा बहुमतको गाय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्न व्यक्तिले निर्णयक मत दिन सक्नेछ ।

(८) व्यवस्थापन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि व्यवस्थापन समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(९) सामुदायिक विचालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार :

(१) यस कार्यविधिमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त सामुदायिक विचालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) विचालयको सञ्चालन, रेखदेख,

निरीक्षण र व्यवस्थापन गर्ने,

(ख) विचालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने,

(ग) शिक्षक तथा कर्मचारीलाई तालिमको लागि छानौट गर्ने,

(घ) तालिममा जाने शिक्षक तथा कर्मचारीलाई तालिमबाट फर्कपछि कम्तीमा तीन वर्ष विचालयमा सेवा गर्नु पर्ने सम्बन्धमा शर्तहरू निर्धारण गरी कवुलियतनामा गराउने,

ब्लॉग : २

संख्या : १

मिति : २०७५/०२/१०

- (ड) शिक्षक तथा कर्मचारीहरूको सेवाको सुरक्षाको लागि पहल गर्ने,
- (च) विद्यालयको स्रोतबाट व्यहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्त गर्ने र त्यसी नियुक्त शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले समान तहका शिक्षक तथा कर्मचारीलाई तोकिदिएको तलब स्केलमा नघटाई तलब भत्ता दिने,
- (छ) नेपाल सरकारबाट स्वीकृत दरवन्दीको शिक्षक तथा कर्मचारीको पद रिक्त हुन आएमा स्थायी पूर्तिको लागि सो पद रिक्त भएको मितिले पन्द्र दिनभित्र शिक्षा शाखामा लेखी पठाउने,
- (ज) विद्यालयका शिक्षक तथा कर्मचारी हरूको हाजिरी जाँच गरी गयल हुने शिक्षक वा कर्मचारी उपर आवश्यक कारबाही गर्ने,
- (झ) कुनै शिक्षक वा कर्मचारीलाई यस नियमावली बमोजिम व्यवस्थापन समितिले कारबाही गर्न पाउने विषयमा विभागीय कारबाही गरी त्यसको जानकारी शिक्षा शाखालाई दिने तथा आफूलाई कारबाही गर्न अधिकार नभएको विषयमा कारबाहीको लागि सिफारिस गर्नु पर्ने भएमा आवश्यकता अनुसार आफ्नो राय सहितको प्रतिवेदन शिक्षा शाखामा पठाउने,

ब्लॉग : २

संख्या : १

मिति : २०७५/०२/१०

- (ज) विद्यालयको शैक्षिकस्तर वृद्धि गर्ने आवश्यक सामान तथा शैक्षिक सामग्रीहरूको व्यवस्था गर्ने,
- (ट) नेपाल सरकारबाट सञ्चालन हुने विभिन्न कार्यकमहरूमा विद्यालयलाई सरिक गराउने,
- (ठ) विद्यार्थीहरूले पालना गर्नु पर्ने आचार संहिता बनाई लागू गर्ने,
- (ड) शिक्षक तथा कर्मचारीहरूको अभिलेख अध्यावधिक गराई राख्ने,
- (ढ) प्रत्येक वर्ष विद्यालयका चन्दादाता र अभिभावकहरूको भेला गराई विद्यालयको अधिल्लो शैक्षिक वर्षको आय, व्यय तथा शैक्षिक उपलब्धि र आगामी वर्षको शैक्षिक कार्यकमको सम्बन्धमा जानकारी गराउने,
- (ण) गाउँपालिका वा नगरपालिकाबाट तोकिएको लेखा परीक्षक मार्फत लेखा परीक्षण गराउने ,
- (त) विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई विद्यालयको विकास तथा पठनपाठन तर्फ उत्प्रेरित गर्ने व्यवस्था मिलाउने,
- (थ) विद्यार्थीलाई उपलब्ध गराइएको छात्रवृत्ति रकम प्रदान गर्ने,

- (द) निरीक्षकले विद्यालयको चेक जाँच वा निरीक्षण गर्दा हाजिरी पुस्तिका वा विद्युतीय हाजिरीमा गयल जनाएकोमा त्यस्ता गयल भएका शिक्षक तथा कर्मचारीको गयल भएका दिनको तलब कट्टी गर्ने,
- (४) व्यवस्थापन समितिको सचिवालय विद्यालय भवनमा राख्ने तथा विद्यालयको कागजपत्र र अभिलेख सुरक्षित गर्ने,
- (न) स्थानीय तहसँग समन्वय गरी शैक्षिक विकासका कार्यकमहरु सञ्चालन गर्ने,
- (प) विद्यालयमा लक्षित समूहका लागि विशेष प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएमा स्थानीय तह तथा स्थानीय शिक्षा शाखा मार्फत गर्ने,
- (फ) वार्षिक रूपमा विद्यालयका लागि आवश्यक मालसामान, भस्त्रलन्द सामग्रीको खरिद योजना स्वीकृत गर्ने,
- (ब) विद्यालयको विपद, जौषिकम अवस्था लेखानीखा गरी प्रभाव न्यूनिकरणका लागि कार्ययोजना बमौजिम कार्यान्वयन गर्ने,
- (म) विद्यालयको चल अचल सम्पत्तिको संरक्षण र सदृप्योग गर्ने,

- (म) आफै सोतबाट नियुक्त हुने शिक्षक तथा कर्मचारीको सेवा, शर्त तथा विभागीय कारबाहीलाई व्यवस्थित गर्न कार्यविधिवनाई शिक्षा समितिबाट स्वीकृत गराई लागू गर्ने,
- (य) स्थानीय तह, स्थानीय शिक्षा समिति र शिक्षा शाखाले दिएको निर्देशन अनुरूप काम गर्ने।
- (र) शिक्षक एवं कर्मचारीलाई मापदण्ड बनाई पुरस्कृत गर्ने।
- (ल) विद्यालयको पढाई व्यवहारिक, सीपमूलक, र स्तरीय बनाउन प्रतिस्पर्धी तथा सहयोगी भूमिका खेल्ने।
- (ब) प्रत्येक वर्ष विद्यालयका चन्दादाता र अभिभावकहरूको भेला गराई विद्यालयको अधिकारी शैक्षिक वर्षको आय, व्यय तथा शैक्षिक उपलब्धि र आगामी वर्षको शैक्षिक कार्यक्रमको सम्बन्धमा सार्वजनिक परीक्षण गराउने,
- (२) व्यवस्थापन समितिले आफ्ऊो अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार व्यवस्थापन समितिको सदस्य-सचिवलाई प्रत्यायोजन गर्न समेत।

बृहदः २

संख्या : १

मिति : २०७५/०३/१०

बन्तु सूची-१

विद्यालय खोल्ने अनुमतिको लागि विइने नियेदन
श्री शिक्षा अधिकृत ज्यू

..... नगरपालिका

.....

विषय : विद्यालय खोल्ने अनुमति सम्बन्धमा।

महोदय,

शैक्षिक सत्र देखि तहको
विद्यालय खोल चाहेकोले अनुमतिको लागि देहायका विवरणहरु खुलाई
यो नियेदन गरेको छु।

(क) प्रस्तावित विद्यालयको :

१. नामः

२. ठेगाना : गाउँपालिकार/नगरपालिका
..... बडा नं. गाउँ र टील

फोन : प्याक्स नं.

३. किसिमः

(१) सामुदायिक (२) संस्थागत (आ) निजी शैक्षिक गृही

(आ) सार्वजनिक शैक्षिक गृही

४. अनुमति लिन चाहेको तह र सञ्चालन गर्ने कक्षा:

बृहदः २

संख्या : १

मिति : २०७५/०३/१०

५. भविष्यमा सञ्चालन गर्ने चाहेको तह र कक्षा:

(ख) प्रस्तावित विद्यालयको लागि पूरा गरिएको भौतिक पूर्वाधारः

१. भवनकोः

(१) संख्या: (२) कच्ची वा पक्की वा अर्ध पक्की
(३) आफै वा बहालमा वा सार्वजनिक

२. कोठाको विवरणः

कोठाको संख्या लम्बाई चौडाई उचाई भयाल ढोकाको अवस्था
प्रकाश वर्तीको अवस्था प्रयोजन कैफियत

३. फर्निचरको संख्या:

(१) डेस्क (२) बेच्च (३) टेबल
(४) दराज (५) मेच (६) अन्य

४. खेलकूद गैदानको अवस्था र जग्गा (रोपी वा विग्रहामा)

५. शैक्षालयको संख्या :

(१) छात्रले प्रयोग गर्ने
(२) छात्राले प्रयोग गर्ने

६. खानेपानीको अवस्था:

७. पुस्तकालयको अवस्था तथा पुस्तकको संख्या:

८. प्रयोगशाला: सामग्री:

९. सबाई साधनको विवरणः

१०. शैक्षिक सामग्रीको विवरणः

विद्यार्थी संख्या: (प्रस्तावित)

कक्षा

संख्या

२१

- (अ) शिक्षक संघात (प्रसारित)
 (इ) आर्थिक विवरण (प्रसारित)
१. अचल सम्पत्ति:
 २. चल सम्पत्ति:
 ३. वार्षिक आमदानी:
 ४. आमदानीको खोत:

माथि लेखिएका विवरण हरु ठीक साँचो छ, भुटा ठहरे कानून वर्णनम
सहूला बुकाउँला ।

निवेदकको-

सहीः

नामः

ठेगाना:

मिति:

संलग्न गर्नु पर्ने कागजातहरु :

- (१) गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्ने भए शैक्षिक गुठीको विधानको प्रतिलिपि ।
- (२) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामा सम्बन्धी पत्र ।
- (३) प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा ।
- (४) सम्बन्धित वडासमितिको सिफारिस ।

बनुसूची-२

विद्यालय स्वीकृतीको लागि चाहिने पूर्वाधारठन

- (क) कक्षा कोठाहरू सामान्यतया नी फिट उचाईको र धाम तथा पारीवाट बचाउ हुने विर्किमको हुनु पर्ने,
- (ख) कक्षालय क्षेत्रकल आवारमूल विद्यालयको हक्का प्रति विद्यार्थी १.०० वर्ग मीटर तथा नाव्यालिक विद्यालयको हक्का १.२० वर्ग मीटर भन्ना कम हुन नहुने,
- (ग) अध्यापन गराइने कक्षा कोठामा हाताको प्रबह, प्रकाशको व्यवस्थाको साथै स्वस्थ हुनु पर्ने,
- (घ) कक्षा कोठामा विद्यार्थी संघातको आवारमा कर्मचरको व्यवस्था हुनु पर्ने,
- (ङ) येष्ट स्वस्थकर द्वानेपानीको प्रबन्ध गर्नुपर्ने,
- (च) प्रारम्भिक बाल शिक्षा केन्द्र बाहेक अन्य विद्यालयमा छात्र छात्राको लागि अलग अलग शैक्षालयको व्यवस्था हुनुपर्ने र प्रत्येक थप ५० जना विद्यार्थीको लागि एक कम्पार्टमेन्ट थप हुनुपर्ने,
- (झ) पाद्यकम, पाद्यसामग्री, शिक्षक निर्देशिका सहितको १ विद्यार्थी वरावर कम्तीमा २ प्रतिका दरले पुस्तक उपलब्ध भएको पुस्तकालय हुनु पर्ने,
- (ज) शिक्षण कियाकलापको लागि आवश्यकीय शैक्षिक सामग्रीहरू जस्तै- सेतोपाटी, कालोपाटी, नस्ता, खोब, गणितीय सामग्री आदि हुनु पर्ने,

(अ)

सम्पूर्ण विद्यार्थीहरू एकैसाथ उभिन सन्ने भैदान हुन् पर्ने

(ब) प्रारम्भिक वाल शिक्षा केन्द्रमा घर बाहिरका कियाकलाहरू सञ्चालन गर्ने पुग्ने र अन्य विद्यालयका लागि भविष्यत खेल मिल्नेसम्मको खेल भैदानको व्यवस्था र खेल सामग्रीको

(ट) व्यवस्था हुन् पर्ने,

(र) पाठ्यक्रम अनुसारको विज्ञान सामग्रीको व्यवस्था हुन् पर्ने,

(ठ) सामुदायिक विद्यालयमा प्रत्येक कक्षामा सामाचरित्या देहाय बमोजिम र संस्थागत विद्यालयमा सामान्यता प्रतिक्रिया

कर्मीमा बाईस जना देवि बढीमा चौबालीस जना सम्म र औसतमा तेतीस जना विद्यार्थी हुन् पर्नेछ ।

(ड) सामुदायिक विद्यालयमा कर्मीमा देहाय बमोजिमको शिक्षकको व्यवस्था हुन् पर्ने:-

माध्यमिक तहको ०-१० कक्षाका लागि - १४ जना माध्यमिक तहको ०-१२ कक्षाका लागि - १६ जना आधारभूत तहको ०-८ कक्षाका लागि - १९ जना आधारभूत तहको ०-५ कक्षाको लागि - ४ जना प्रारम्भिक बालबिकास केन्द्रको लागि - २ जना

तर संस्थागत विद्यालयमा कक्षा शिक्षक अनुपात न्यूनतम १:१.४ हुन् पर्नेछ ।

(ड) विद्यालयको स्थायी आय स्रोत हुन् पर्ने,

(ण) विद्यालयमा प्राथमिक उपचार सामग्रीको व्यवस्था हुन् पर्ने,

(त) आवासीय विद्यालयको लागि आवास भवन हुन् पर्ने,

(थ) विद्यालयको हाता पर्खाल वा बाटले धोरएको हुन् पर्ने,

(द) भाडाको भवनमा विद्यालयको सञ्चालन गर्ने भए कर्मीमा पाँच वर्ष घर भाडा सम्बन्धी सम्झौता भएको हुन् पर्ने।

(ध) विद्यालयमा वालमैत्री अपाइता मैत्री तथा बातावरण मैत्री हुनुपर्ने ।

अनुसूची-३

विद्यालय सञ्चालन गर्ने दिइने अनुमति

श्री.....

.....!

विद्यालय खोल्ने सम्बन्धमा मिति..... मा

प्राप्त निवेदन उपर कारबाही हुँदा शिक्षा नियमाबली, को नियम ४ बमोजिमको पूर्वाधार पूरा गरेको देविएकोले शीक्षिक सञ्च देवि आधारभूतरमाध्यमिक तहको

..... कक्षासम्मको विद्यालय सञ्चालन गर्ने यो अनुमति दिइएकोछ ।

कार्यालयको छाप

अनुमति प्रदान गर्ने अधिकारीको,-

सही :

मिति :

नाम :

खण्ड : ३

संख्या : १

पद :

मिति : २०७५/०३/१०

अनुसूची-४

कम्पनी अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत
सञ्चालन गर्न दिइने निवेदन
श्री प्रमुख ज्यू
गाउँ/नगर कार्यपालिका को कार्यालय,
प्रदेश नं. नेपाल।

विषय : शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्न पाउँ।

महोदय,

मैले र हामीले निम्न विद्यालय कम्पनी अन्तर्गत सञ्चालन गरेकोमा सो विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न चाहेकोले देहायका विवरणहरु खुलाई यो निवेदन गरेको छु/छौँ।

१. विद्यालयको :

(क) नाम :

(ख) ठेगाना गाउँपालिका वा
नगरपालिका वडा नं

२. विद्यालय सञ्चालन भएको मिति :
निजी वा सार्वजनिक कुन शैक्षिक गुठी अन्तर्गत विद्यालय
सञ्चालन गर्न चाहेको हो ? सो व्यहोरा :
अन्य आवश्यक कुराहरु :

२६

खण्ड : ३

संख्या : १

मिति : २०७५/०३/१०

मार्गी लोखणका विवरणहरु ठीक गाँचो छ. महां ठहरे कानून विभागम
सहित बुझाउया।

निवेदकको :

सही :

नाम :

ठेगाना :

मिति :

निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु :

- (१) शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालन गर्न आपाति नभएको कम्पनी रजिस्टरको कार्यालयको पत्र।
- (२) कम्पनीक सञ्चालक तथा व्यवस्थापन समितिको निर्णय।
- (३) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि।
- (४) प्रस्तावित शैक्षिक गुठीको विधान।
- (५) निवेदकको नागरिकताको प्रतिलिपि।

अनुसूची-५

कम्पनी अन्तर्गत विद्यालयलाई सञ्चालित शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न दिइने स्वीकृति
श्री विद्यालय
.....

विषय : शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्ने स्वीकृति दिइएको
सम्बन्धमा।

२७

त्यस विद्यालयले भिति.....मा शैक्षिक गुडी
 (सार्वजनिकरनिजी) अन्तर्भूत सञ्चालन यार्ने स्वीकृतिको लागि दिएको
 विवेदन उपर कारबाही हुँदा यस कार्यालयरमन्वालयको भिति
 को निर्णयानुसार त्यस विद्यालयलाई शैक्षिक
 गुडी (सार्वजनिकरनिजी) को रूपमा सञ्चालन यार्न स्वीकृति प्रदान
 शरिएको छ ।

कार्यालयको स्थाप :

स्वीकृति प्रदान यार्ने अधिकारीको,-

सही :

चाम :

पद :

कार्यालय :

भिति :

प्रशाणीकरण मिति: २०७५/०२/१० राते

आज्ञाले,
 रामकुमार महतो
 प्रमुख प्रशासकीय अधिकृत

नगराइन नगरपालिकाहारा प्रकाशित

मुल्य रु. ९५/-